



प्रेस विज्ञप्ति- २१४
Press Release- 214

लागु औषध नियन्त्रण ब्यूरो
Narcotics Control Bureau
कोटेश्वर, काठमाडौं
मिति: २०७५।०१।१२ गते।

**मनोद्विपक लागु पदार्थ Amphetamine (ICE) तथा YABA
कारोवारमा सक्रिय गिरोहका ३ (तीन) जना पक्राउ**

१. विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले मिति २०७५।०१।१० गते काश्की जिल्ला लेखनाथ म.न.पा वडा नं. २ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ४, बिशालनगर बस्ने बर्ष ६२ को सुरज गौचनलाई का.जि.का.म.न.पा. वडा नं. ४, बिशालनगरबाट Amphetamine (ICE) १० ग्राम सहित पक्राउ गरेको छ। निज सुरज गौचन विगत १४ बर्ष देखि काठमाण्डौमा आफ्नो संजाल बनाई Amphetamine (ICE) को कारोवार गर्दै आएको र निजले नयाँ-नयाँ व्यक्तिहरु खोज्ने, समुह बनाउने र हाल पत्थर कारोवारको नाममा Amphetamine (ICE) को कारोवार गर्दै आएको समेत अनुसन्धानबाट खुल्न आएको छ। (निज सुरज गौचन यस पूर्व पनि मिति २०७०।०५।१४ गते, मिति २०७२।१२।२६ गते र २०६७।०६।२१ गते क्रमशः Amphetamine)ICE) १ ग्राम, YABA ५ ग्राम र Amphetamine (ICE) २ ग्राम ४०० मि. ग्राम सहित गरी तीन पटक विभिन्न मितिमा यस ब्यूरो द्वारा मुद्धा दर्ता गरि कारवाही चलाईएका व्यक्ति हुन्)
२. त्यसै गरी मिति २०७५।०१।१० गते का.जि.का.म.न.पा. ४, बिशालनगर घर ठेगाना भएका बर्ष ४६ को नविन मानन्धरलाई का.जि.का.म.न.पा. ४, धुम्बाराहीबाट ICE (Amphetamine) १० ग्राम सहित पक्राउ गरिएको छ। निज नविन मानन्धर उक्त कारोवारका लागि आफै लगानी गरि नेपालमा ICE भित्राई लामो समय देखि मनोद्विपक पदार्थ (Amphetamine) को विक्री वितरण गर्दै आई रहेको व्यक्ति भएको अनुसन्धानको क्रममा खुल्न आएको छ।
३. मिति २०७५।०१।१० गते का.जि.का.म.न.पा. वडा नं. १८, क्षेत्रपाटी घर ठेगाना भएका बर्ष ३७ को लाप्चा गुरुड भन्ने मुखिया गुरुड लाई का.म.न.पा ३२ कोटेश्वरबाट ४५५ tablet (जम्मा ४० ग्राम) मनोद्विपक लागु औषध YABA सहित सहित पक्राउ गरिएको छ। निज विगत लामो समय देखि नेपालमा YABA (मनोद्विपक लागु पदार्थ Amphetamine) भित्राउने, काठमाण्डौ लगायत नेपालका अन्य शहरहरुमा आफ्नो Racket संचालन गरी सक्रिय रूपमा कारोवार गर्दै आई रहेका मुख्य व्यक्ति रहेको खुल्न आएको छ।



Amphetamine (ICE)



YABA

